

सेट ख
निदानात्मक परीक्षा

कक्षा : ६

विषय : गणित

विद्यार्थीको नाम :

विद्यालयको नाम : जिल्ला :

तपाईँ : छात्र छात्रा

स्थानीय तह :

१. चाँदको प्रयोग गरी 175° को कोण खिच्नुहोस्। Construct an angle 175° using protractor.

[1]

२. दिएका कोणहरु न्यूनकोण, समकोण वा अधिककोण के हुन् ? लेख्नुहोस् । Write whether the given angles are acute, right or obtuse angle. [3]

$120^\circ, 30^\circ, 90^\circ$

(क) न्यूनकोण (Acute Angle):

(ख) समकोण (Right angle):

(ग) अधिककोण (Obtuse angle):


३. दिएको रेखाखण्ड AB सँग समानान्तर हुने अर्को रेखाखण्ड CD खिच्नुहोस् । Construct the line segment CD with parallel to the given line segment AB. [1]



४. दिएको घनमा कति ओटा शीर्षबिन्दु, किनारा र सतह छन् ? How many vertices, edges and faces are there in the given cube? [3]

(अ) शीर्षबिन्दु (Vertex):

(आ) किनारा (Edge):



(इ) सतह (Face):

५. ५० देखि ७० सम्मका रुद सङ्ख्याहरु लेख्नुहोस् । Write the prime numbers from 50 to 70. [2]

६. ९ र ७ को अन्तरको ३ गुणामा ४ जोडा कति हुन्छ ? What is the value, when 4 is added to 3 times the difference of 9 and 7? [2]

७. ४ cm भुजा भएको वर्गको परिमिति र क्षेत्रफल निकाल्नुहोस् । Find the perimeter and area of square with side 4 cm. [2]

੮. ਸਰਲ ਗੁਣੀਹੋਸ਼। Simplify.

[2]

$$\frac{2}{5} - \frac{3}{5} + \frac{2}{5}$$

੯. 45% ਲਾਈ ਭਿੰਨਮਾ ਬਦਲਨੁਹੋਸ਼। Convert 45% into fraction.

[1]


੧੦. ਹਿਸਾਬ ਗੁਣੀਹੋਸ਼। Calculate.

[1]

$$23.12 + 71.28$$

११. दिइएको ठोस वस्तुको आयतन कति हुन्छ ? What is the volume of the given solid?

[1]



.....

१२. दिइएको बिजीय अभिव्यञ्जकमा कतिओटा पदहरु छन् ? How many terms are there in the given algebraic expression?

[1]

$$10x - 9y + 4$$

१३. सरल गर्नुहोस् । Simplify:

[1]

$$x^2 - xy + 2x^2 + 3xy$$

१४. हल गर्नुहोस् । Solve.

[1]

$$4m + 11 = 55$$